

Volume 1

Annex 20a: Internal Audit Report of MUSOM
2078/079

२. बजेटको परिपालना सम्बन्धमा

आधार (Criteria):

यस निकायले विश्वविद्यालय सभाबाट संविकृत बजेट सीमा तथा बजेट दिग्दर्शन र परिपत्रको अधीनमा रही आफ्नो उद्देश्य अनुरूपको कार्य सम्पादन गर्नुपर्छ । तसर्थ, यस निकायले मासिक आर्थिक विवरण तयार गरी निकायगत बजेटसँग सो महिनासम्मको खर्चलाई भिडाई तुलनात्मक विवरण तयार गरी राख्ने र उद्देश्य अनुरूपको कार्य सम्पादन गर्नका लागि आवश्यक परेमा अधिकार प्राप्त निकाय/तहमा बजेट रकमान्तरको लागि अनुरोध गर्नुपर्छ ।

कैफियतहरू (Condition):

यस निकायले नियमित रुपमा निकायगत बजेटसँग सो महिनासम्मको खर्चलाई भिडाई तुलनात्मक विवरण तयार गरी आवश्यकता अनुसार बजेट रकमान्तरको लागि अख्तियारी लिइएको पाइएन ।

यस निकायको आ.व. २०७८/०७९ को विनियोजित बजेट र नियमित वास्तविक खर्चको अवस्था निम्नानुसार रहेको छ :

क्र.सं.	बजेट शिर्षक	विनियोजित बजेट	खर्च	फरक	
				रकम	%
	मुंबीयत जम्मा	२०,५८२,०००.००	३२५,१७९.००	२०,२५६,८२१.००	९८.४२%
१	भवन	५,०००,०००.००	-	५,०००,०००.००	१००.००%
२	फर्निचर	३,५८६,०००.००	-	३,५८६,०००.००	१००.००%
३	पानी तथा विद्युत व्यवस्था	९००,०००.००	-	९००,०००.००	१००.००%
४	शैक्षिक तथा वैज्ञानिक उपकरण	२,१४६,०००.००	-	२,१४६,०००.००	१००.००%
५	कार्यालय उपकरण	१,५००,०००.००	-	१,५००,०००.००	१००.००%
६	पुस्तक र इ. पुस्तकालय	२,०००,०००.००	३२५,१७९.००	१,६७४,८२१.००	८३.७४%
७	अन्य निर्माण	५,०००,०००.००	-	५,०००,०००.००	१००.००%
८	मेशिन औजार	१५०,०००.००	-	१५०,०००.००	१००.००%
९	विविध स्थिर सम्पत्ति	३००,०००.००	-	३००,०००.००	१००.००%
	संचालन जम्मा	३७,८२०,०००.००	१९,६८८,४१४.२८	१८,१३१,५८५.७२	४७.९४%
१	तलब शिक्षण	८,५२५,०००.००	५,८३६,६४६.००	२,६८८,३५४.००	३१.५३%
००१ (क)	अतिरिक्त तलब शिक्षण	२,७००,०००.००	४,३८०,५८७.००	(१,६८०,५८७.००)	-६२.२४%
२	तलब प्रशासन	३,५७५,०००.००	२,४२५,१७९.००	१,१४९,८२१.००	३२.१६%
००२(ख)	अतिरिक्त तलब प्रशासन	२५०,०००.००	-	२५०,०००.००	१००.००%
३	भत्ता	१,३७५,०००.००	२,२११,१५०.००	(८३६,१५०.००)	-६०.८१%
४	संचयकोष अनुदान	३७५,०००.००	२८९,९८३.००	८५,०१७.००	२२.६७%
५	उपदान तथा निवृत्तिभरण	३७५,०००.००	२८९,९८३.००	८५,०१७.००	२२.६७%
६	संचित विदा तथा औषधी उपचार खर्च	१००,०००.००	-	१००,०००.००	१००.००%
७	विद्युत पानी खर्च	३६०,०००.००	३४,१६४.००	३२५,८३६.००	९०.५१%
८	संचार टेलिफोन खर्च	५००,०००.००	२०५,३०८.२८	२९४,६९१.७२	५८.९४%
९	घर भाडा	१,६२५,०००.००	१,४७९,२००.००	१४५,८००.००	८.९७%
१०	छपाई तथा मसलन्द	५००,०००.००	६६,८४०.००	४३३,१६०.००	८६.६३%
११	परीक्षा संचालन खर्च	१,४१५,०००.००	३६४,५३६.००	१,०५०,४६४.००	७४.२४%
१२	दैनिक भ्रमण भत्ता/ होटल बास	२७५,०००.००	३९,९००.००	२३५,१००.००	८५.४९%
१३	कार्यालय विविध	२२५,०००.००	२३,८४९.००	२०१,१५१.००	८९.४०%
१४	मर्मत तथा सम्भार	६५०,०००.००	४,२६५.००	६४५,७३५.००	९९.३४%

मध्यपश्चिम विश्वविद्यालय

वीरगन्ज, नुवाकोट



Handwritten signature and initials.

क्र.सं.	बजेट शिर्षक	संसोधित बजेट	खर्च	फरक	
				रकम	%
३१	आन्तरिक लेखापरीक्षण खर्च	५०,०००.००	-	५०,०००.००	१००.००%
३२	प्रकाशन खर्च	४००,०००.००	-	४००,०००.००	१००.००%
३३	विद्यार्थी कल्याण तथा खेलकूद खर्च	६००,०००.००	२५,३७५.००	५७४,६२५.००	९५.७७%
३४	शैक्षिक सामग्री	१५०,०००.००	-	१५०,०००.००	१००.००%
३५	बीमा खर्च र नविकरण तथा कर	१७५,०००.००	-	१७५,०००.००	१००.००%
३६	पाठ्यक्रम निर्माण तथा परिमार्जन	८५०,०००.००	-	८५०,०००.००	१००.००%
३७	मानव संसाधन विकास खर्च	१,११०,०००.००	-	१,११०,०००.००	१००.००%
३८	सुरक्षा खर्च	५००,०००.००	-	५००,०००.००	१००.००%
३९	गुणस्तर सुनिश्चितता सम्बन्धि	६००,०००.००	-	६००,०००.००	१००.००%
४०	विश्वविद्यालय समुदाय विस्तारित कार्यक्रम	१००,०००.००	-	१००,०००.००	१००.००%
४१	फिल्ड मिजिट शैक्षिक भ्रमण खर्च	१,१५०,०००.००	१,१०५,०००.००	४५,०००.००	३.९१%
४२	परम्परागत ज्ञान र सिप संरक्षण सम्बन्धन	४००,०००.००	-	४००,०००.००	१००.००%
४३	विनिध खर्च	२००,०००.००	४५,७२०.००	१५४,२८०.००	७७.१४%
जम्मा (पुंजीगत तथा संचालन)		५८,४०२,०००.००	२०,०१३,५९३.२८	३८,३८८,४०६.७२	६५.७३%

यस निकायको संसोधित बजेट र नियमित वास्तविक खर्चको अवस्था हेर्दा निम्नलिखित नतिजाहरु प्राप्त भएका छन्:

- ❖ जम्मा संसोधित पुंजीगत बजेट रु.२,०५,८२,०००.०० रहेकोमा वास्तविक पुंजीगत खर्च रु.३,२५,१७९.०० मात्र रहेको छ । संसोधित रकमभन्दा वास्तविक पुंजीगत खर्च रु.२,०२,५६,८२१.०० (९८.४२%) ले कम रहेको छ ।
- ❖ जम्मा संसोधित संचालन बजेट रु.३,७८,२०,०००.०० रहेकोमा वास्तविक जम्मा संचालन खर्च रु.१,९६,८८,४१४.२८ मात्र रहेको छ । संसोधित रकमभन्दा वास्तविक संचालन खर्च रु.१,८१,३१,५८५.७२ (४७.९४%) ले कम रहेको छ ।
- ❖ कुल संसोधित बजेट रु.५,८४,०२,०००.०० रहेकोमा वास्तविक कुल खर्च रु.२,००,१३,५९३.२८ मात्र रहेको छ । संसोधित रकमभन्दा कुल खर्च रु.३,८३,८८,४०६.७२ (६५.७३%) ले कम रहेको छ ।

निम्नलिखित बजेट शिर्षकहरुमा विनियोजित बजेट तथा वास्तविक खर्चमा ठुलो अन्तर (प्रतिशतमा) रहेको पाइयो :

कम खर्च भएको (२५% भन्दा बढी अन्तर रहेको)

क्र.सं.	बजेट शिर्षक	संसोधित बजेट	खर्च	फरक	
				रकम	%
पुंजीगत जम्मा					
१	भवन	५,०००,०००.००	-	५,०००,०००.००	१००.००%
२	फर्निचर	१,२२५,०००.००	-	१,२२५,०००.००	१००.००%
३	पानी तथा विद्युत व्यवस्था	९००,०००.००	-	९००,०००.००	१००.००%
४	शैक्षिक तथा वैज्ञानिक उपकरण	८५६,०००.००	-	८५६,०००.००	१००.००%
५	कार्यालय उपकरण	७००,०००.००	-	७००,०००.००	१००.००%
६	पुस्तक र इ. पुस्तकालय	१,०००,०००.००	३२५,१७९.००	६७४,८२१.००	६७.४८%
७	अन्य निर्माण	५,०००,०००.००	-	५,०००,०००.००	१००.००%
८	मोशन औजार	१५०,०००.००	-	१५०,०००.००	१००.००%



(Handwritten signature)

क्र.सं.	बजेट शिर्षक	विनियोजित बजेट	खर्च	फरक	
				रकम	%
१५	विज्ञापन तथा प्रचार प्रसार	५००,०००.००	१७,१८७.००	४८२,८१३.००	९६.५६%
१६	कार्यालय सवारी इन्धन	४००,०००.००	-	४००,०००.००	१००.००%
१७	कार्यालय इन्धन	३००,०००.००	२५,३३०.००	२७४,६७०.००	९१.५६%
१८	सवारी साधन मर्मत खर्च	२५०,०००.००	-	२५०,०००.००	१००.००%
१९	कानुनी खर्च	५०,०००.००	-	५०,०००.००	१००.००%
२०	बैंक कमिसन खर्च	२५,०००.००	२५.००	२४,९७५.००	९९.९०%
२१	पत्रपत्रिका खर्च	१७५,०००.००	४,८००.००	१७०,२००.००	९७.२६%
२२	इनाम तथा पुरस्कार	१००,०००.००	-	१००,०००.००	१००.००%
२३	उत्सव तथा समारोह	२२५,०००.००	-	२२५,०००.००	१००.००%
२४	अतिथि सत्कार	१५०,०००.००	६,९४९.००	१४३,०५१.००	९५.३७%
२५	बैठक भत्ता तथा खर्च	३७५,०००.००	२३२,३९२.००	१४२,६०८.००	३८.०३%
२६	सभा संचालन खर्च	१४०,०००.००	१०६,१६६.००	३३,८३४.००	२४.१७%
२७	अध्ययन अनुसन्धान खर्च	१,४७०,०००.००	२७३,४१५.००	१,१९६,५८५.००	८१.४०%
२८	छात्रवृत्ति	१,२५०,०००.००	-	१,२५०,०००.००	१००.००%
२९	तालिम सेमिनार तथा गोष्ठी	१,६२५,०००.००	१९४,४६८.००	१,४३०,५३२.००	८८.०३%
३०	सेवा शुल्क परामर्श खर्च	१,८००,०००.००	-	१,८००,०००.००	१००.००%
३१	आन्तरिक लेखापरीक्षण खर्च	५०,०००.००	-	५०,०००.००	१००.००%
३२	प्रकाशन खर्च	४००,०००.००	-	४००,०००.००	१००.००%
३३	विद्यार्थी कल्याण तथा खेलकुद खर्च	६००,०००.००	२५,३७५.००	५७४,६२५.००	९५.७७%
३४	शैक्षिक सामग्री	१५०,०००.००	-	१५०,०००.००	१००.००%
३५	वीमा खर्च र नविकरण तथा कर	१७५,०००.००	-	१७५,०००.००	१००.००%
३६	पाठ्यक्रम निर्माण तथा परिमार्जन	१,२२५,०००.००	-	१,२२५,०००.००	१००.००%
३७	मानव संसाधन विकास खर्च	१,२६०,०००.००	-	१,२६०,०००.००	१००.००%
३८	सुरक्षा खर्च	५००,०००.००	-	५००,०००.००	१००.००%
३९	गुणस्तर सुनिश्चितता सम्बन्धि	६००,०००.००	-	६००,०००.००	१००.००%
४०	विश्वविद्यालय समुदाय विस्तारित कार्यक्रम	१००,०००.००	-	१००,०००.००	१००.००%
४१	फिल्ड भ्रमिजिट/शैक्षिक भ्रमण खर्च	५००,०००.००	१,१०५,०००.००	(६०५,०००.००)	-१२१.००%
४२	परम्परागत ज्ञान र सिप संरक्षण/सम्बर्धन	४००,०००.००	-	४००,०००.००	१००.००%
४३	विविध खर्च	२००,०००.००	४५,७२०.००	१५४,२८०.००	७७.१४%
जम्मा (पुँजीगत तथा संचालन)		५८,४०२,०००.००	२०,०१३,५९३.२८	३८,३८८,४०६.७२	६५.७३%

❖ उपरोक्त विनियोजित बजेट र वास्तविक खर्चको अवस्थालाई संसोधनको लागि मिति २०७९ साल जेठ ०८ गते विहान १०:०० बजे वसेको कार्यकारी परिषदको बैठकले निर्णय नं. ८५८ मा तपसिल बमोजिमको रकमान्तर गरि बजेट संसोधन गरिएको छ।

क्र.सं.	बजेट शिर्षक	संसोधित बजेट	खर्च	फरक	
				रकम	%
	पुँजीगत जम्मा	२०,५८२,०००.००	३२५,१७९.००	२०,२५६,८२१.००	९८.४२%
१	भवन	५,०००,०००.००	-	५,०००,०००.००	१००.००%

मध्यपश्चिम विश्वविद्यालय | आन्तरिक लेखापरीक्षण विभाग | स्कुल अफ म्यानेजमेन्ट (मुस्ताङ)
वीरेन्द्रनगर, सुर्खेत | २०७८-०७९



Handwritten signature

Handwritten signature

क्र.सं.	बजेट शिर्षक	संशोधित बजेट	खर्च	फरक	
				रकम	%
२	फर्निचर	१,२२५,०००.००	-	१,२२५,०००.००	१००.००%
३	पानी तथा विद्युत व्यवस्था	९००,०००.००	-	९००,०००.००	१००.००%
४	शैक्षिक तथा वैज्ञानिक उपकरण	८५६,०००.००	-	८५६,०००.००	१००.००%
५	कार्यालय उपकरण	७००,०००.००	-	७००,०००.००	१००.००%
६	पुस्तक र इ. पुस्तकालय	१,०००,०००.००	३२५,१७९.००	६७४,८२१.००	६७.४८%
७	अन्य निर्माण	५,०००,०००.००	-	५,०००,०००.००	१००.००%
८	मेशिन औजार	१५०,०००.००	-	१५०,०००.००	१००.००%
९	विविध स्थिर सम्पत्ति	५,७५१,०००.००	-	५,७५१,०००.००	१००.००%
	संचालन जम्मा	३७,८२०,०००.००	१९,६८८,४१४.२८	१८,१३१,५८५.७२	४७.९४%
१	तलब शिक्षण	८,५२५,०००.००	५,८३६,६४६.००	२,६८८,३५४.००	३१.५३%
००१ (क)	अतिरिक्त तलब शिक्षण	४,४००,०००.००	४,३८०,५८७.००	१९,४१३.००	०.४४%
२	तलब प्रशासन	३,५७५,०००.००	२,४२५,१७६.००	१,१४९,८२४.००	३२.१६%
००२(ख)	अतिरिक्त तलब प्रशासन	२५०,०००.००	-	२५०,०००.००	१००.००%
३	भत्ता	२,३७५,०००.००	२,२११,१५०.००	१६३,८५०.००	६.९०%
४	संचयकोष अनुदान	३७५,०००.००	२८९,९८३.००	८५,०१७.००	२२.६७%
५	उपदान तथा निवृत्तिभरण	३७५,०००.००	२८९,९८३.००	८५,०१७.००	२२.६७%
६	संचित बिदा तथा औषधी उपचार खर्च	१००,०००.००	-	१००,०००.००	१००.००%
७	विद्युत पानी खर्च	३६०,०००.००	३४,१६४.००	३२५,८३६.००	९०.५१%
८	संचार टेलिफोन खर्च	५००,०००.००	२०५,३०८.२८	२९४,६९१.७२	५८.९४%
९	घर भाडा	१,६२५,०००.००	१,४७९,२००.००	१४५,८००.००	८.९७%
१०	छपाई तथा मसलन्द	५००,०००.००	६६,८४०.००	४३३,१६०.००	८६.६३%
११	परीक्षा संचालन खर्च	१,४१५,०००.००	३६४,५३६.००	१,०५०,४६४.००	७४.२४%
१२	दैनिक भ्रमण भत्ता/ होटल बास	२७५,०००.००	३९,९००.००	२३५,१००.००	८५.४९%
१३	कार्यालय विविध	२२५,०००.००	२३,८४९.००	२०१,१५१.००	८९.४०%
१४	मर्मत तथा सम्भार	२५०,०००.००	४,२६५.००	२४५,७३५.००	९८.२९%
१५	विज्ञापन तथा प्रचार प्रसार	५००,०००.००	१७,१८७.००	४८२,८१३.००	९६.५६%
१६	कार्यालय सवारी इन्धन	-	-	-	-
१७	कार्यालय इन्धन	३००,०००.००	२५,३३०.००	२७४,६७०.००	९१.५६%
१८	सवारी साधन मर्मत खर्च	-	-	-	-
१९	कानुनी खर्च	५०,०००.००	-	५०,०००.००	१००.००%
२०	बैंक कमिशन खर्च	२५,०००.००	२५.००	२४,९७५.००	९९.९०%
२१	पत्रपत्रिका खर्च	१००,०००.००	४,८००.००	९५,२००.००	९५.२०%
२२	ईनाम तथा पुरस्कार	१००,०००.००	-	१००,०००.००	१००.००%
२३	उत्सव तथा समारोह	२२५,०००.००	-	२२५,०००.००	१००.००%
२४	अतिथि सत्कार	१५०,०००.००	६,९४९.००	१४३,०५१.००	९५.३७%
२५	बैठक भत्ता तथा खर्च	३७५,०००.००	२३२,३९२.००	१४२,६०८.००	३८.०३%
२६	सभा संचालन खर्च	१४०,०००.००	१०६,१६६.००	३३,८३४.००	२४.१७%
२७	अध्ययन अनुसन्धान खर्च	१,४७०,०००.००	२७३,४१५.००	१,१९६,५८५.००	८१.४०%
२८	छात्रवृत्ति	१,२५०,०००.००	-	१,२५०,०००.००	१००.००%
२९	तालिम सेमिनार तथा गोष्ठी	९२५,०००.००	१९४,४६८.००	७३०,५३२.००	७८.९८%
३०	सेवा शुल्क / परामर्श खर्च	८००,०००.००	-	८००,०००.००	१००.००%

मध्यपश्चिम विश्वविद्यालय
वीरन्द्रनगर, सुर्खेत



Handwritten signature

Handwritten signature

क्र.सं.	बजेट शिर्षक	संसोधित बजेट	खर्च	फरक	
				रकम	%
३१	आन्तरिक लेखापरीक्षण खर्च	५०,०००.००	-	५०,०००.००	१००.००%
३२	प्रकाशन खर्च	४००,०००.००	-	४००,०००.००	१००.००%
३३	विद्यार्थी कल्याण तथा खेलकुद खर्च	६००,०००.००	२५,३७५.००	५७४,६२५.००	९५.७७%
३४	शैक्षिक सामग्री	१५०,०००.००	-	१५०,०००.००	१००.००%
३५	बीमा खर्च र नविकरण तथा कर	१७५,०००.००	-	१७५,०००.००	१००.००%
३६	पाठ्यक्रम निर्माण तथा परिमार्जन	८५०,०००.००	-	८५०,०००.००	१००.००%
३७	मानव संसाधन विकास खर्च	१,११०,०००.००	-	१,११०,०००.००	१००.००%
३८	सुरक्षा खर्च	५००,०००.००	-	५००,०००.००	१००.००%
३९	गुणस्तर सुनिश्चितता सम्बन्धि	६००,०००.००	-	६००,०००.००	१००.००%
४०	विश्वविद्यालय समुदाय विस्तारित कार्यक्रम	१००,०००.००	-	१००,०००.००	१००.००%
४१	फिल्ड भिजिट/शैक्षिक भ्रमण खर्च	१,१५०,०००.००	१,१०५,०००.००	४५,०००.००	३.९१%
४२	परम्परागत ज्ञान र सिप संरक्षण/सम्बर्धन	४००,०००.००	-	४००,०००.००	१००.००%
४३	विविध खर्च	२००,०००.००	४५,७२०.००	१५४,२८०.००	७७.१४%
जम्मा (पुँजीगत तथा संचालन)		५८,४०२,०००.००	२०,०१३,५९३.२८	३८,३८८,४०६.७२	६५.७३%

यस निकायको संसोधित बजेट र नियमित वास्तविक खर्चको अवस्था हेर्दा निम्नलिखित नतिजाहरु प्राप्त भएका छन्:

- ❖ जम्मा संसोधित पुँजीगत बजेट रु. २,०५,८२,०००.०० रहेकोमा वास्तविक पुँजीगत खर्च रु. ३,२५,१७९.०० मात्र रहेको छ । संसोधित रकमभन्दा वास्तविक पुँजीगत खर्च रु. २,०२,५६,८२१.०० (९८.४२%) ले कम रहेको छ ।
- ❖ जम्मा संसोधित संचालन बजेट रु. ३,७८,२०,०००.०० रहेकोमा वास्तविक जम्मा संचालन खर्च रु. १,९६,८८,४१४.२८ मात्र रहेको छ । संसोधित रकमभन्दा वास्तविक संचालन खर्च रु. १,८१,३१,५८५.७२ (४७.९४%) ले कम रहेको छ ।
- ❖ कुल संसोधित बजेट रु. ५,८४,०२,०००.०० रहेकोमा वास्तविक कुल खर्च रु. २,००,१३,५९३.२८ मात्र रहेको छ । संसोधित रकमभन्दा कुल खर्च रु. ३,८३,८८,४०६.७२ (६५.७३%) ले कम रहेको छ ।

निम्नलिखित बजेट शिर्षकहरुमा विनियोजित बजेट तथा वास्तविक खर्चमा ठुलो अन्तर (प्रतिशतमा) रहेको पाइयो :

कम खर्च भएको (२५% भन्दा बढी अन्तर रहेको)

क्र.सं.	बजेट शिर्षक	संसोधित बजेट	खर्च	फरक	
				रकम	%
पुँजीगत जम्मा					
१	भवन	५,०००,०००.००	-	५,०००,०००.००	१००.००%
२	फर्निचर	१,२२५,०००.००	-	१,२२५,०००.००	१००.००%
३	पानी तथा विद्युत व्यवस्था	९००,०००.००	-	९००,०००.००	१००.००%
४	शैक्षिक तथा वैज्ञानिक उपकरण	८५६,०००.००	-	८५६,०००.००	१००.००%
५	कार्यालय उपकरण	७००,०००.००	-	७००,०००.००	१००.००%
६	पुस्तक र इ. पुस्तकालय	१,०००,०००.००	३२५,१७९.००	६७४,८२१.००	६७.४८%
७	अन्य निर्माण	५,०००,०००.००	-	५,०००,०००.००	१००.००%
८	मेशिन औजार	१५०,०००.००	-	१५०,०००.००	१००.००%

क्र.सं.	बजेट शिर्षक	संसोधित बजेट	खर्च	फरक	
				रकम	%
९	विविध स्थिर संपत्ति	५,७५१,०००.००	-	५,७५१,०००.००	१००.००%
	संचालन जम्मा				
१	तलब शिक्षण	८,५२५,०००.००	५,८३६,६४६.००	२,६८८,३५४.००	३१.५३%
२	तलब प्रशासन	३,५७५,०००.००	२,४२५,१७६.००	१,१४९,८२४.००	३२.१६%
००२(ख)	अतिरिक्त तलब प्रशासन	२५०,०००.००	-	२५०,०००.००	१००.००%
६	संचित बिदा तथा औषधी उपचार खर्च	१००,०००.००	-	१००,०००.००	१००.००%
७	विद्युत पानी खर्च	३६०,०००.००	३४,१६४.००	३२५,८३६.००	९०.५१%
८	संचार टेलिफोन खर्च	५००,०००.००	२०५,३०८.२८	२९४,६९१.७२	५८.९४%
१०	छपाई तथा मसलन्द	५००,०००.००	६६,८४०.००	४३३,१६०.००	८६.६३%
११	परीक्षा संचालन खर्च	१,४१५,०००.००	३६४,५३६.००	१,०५०,४६४.००	७४.२४%
१२	दैनिक भ्रमण भत्ता/ होटल बास	२७५,०००.००	३९,९००.००	२३५,१००.००	८५.४९%
१३	कार्यालय विविध	२२५,०००.००	२३,८४९.००	२०१,१५१.००	८९.४०%
१४	मर्मत तथा सम्भार	२५०,०००.००	४,२६५.००	२४५,७३५.००	९८.२९%
१५	विज्ञापन तथा प्रचार प्रसार	५००,०००.००	१७,१८७.००	४८२,८१३.००	९६.५६%
१७	कार्यालय इन्धन	३००,०००.००	२५,३३०.००	२७४,६७०.००	९१.५६%
१९	कानुनी खर्च	५०,०००.००	-	५०,०००.००	१००.००%
२०	बैंक कमिशन खर्च	२५,०००.००	२५.००	२४,९७५.००	९९.९०%
२१	पत्रपत्रिका खर्च	१००,०००.००	४,८००.००	९५,२००.००	९५.२०%
२२	ईनाम तथा पुरस्कार	१००,०००.००	-	१००,०००.००	१००.००%
२३	उत्सव तथा समारोह	२२५,०००.००	-	२२५,०००.००	१००.००%
२४	अतिथि सत्कार	१५०,०००.००	६,९४९.००	१४३,०५१.००	९५.३७%
२५	बैठक भत्ता तथा खर्च	३७५,०००.००	२३२,३९२.००	१४२,६०८.००	३८.०३%
२७	अध्ययन अनुसन्धान खर्च	१,४७०,०००.००	२७३,४१५.००	१,१९६,५८५.००	८१.४०%
२८	छात्रवृत्ति	१,२५०,०००.००	-	१,२५०,०००.००	१००.००%
२९	तालिम-सेमिनार तथा गोष्ठी	९२५,०००.००	१९४,४६८.००	७३०,५३२.००	७८.९८%
३०	सेवा शुल्क / परामर्श खर्च	८००,०००.००	-	८००,०००.००	१००.००%
३१	आन्तरिक लेखापरीक्षण खर्च	५०,०००.००	-	५०,०००.००	१००.००%
३२	प्रकाशन खर्च	४००,०००.००	-	४००,०००.००	१००.००%
३३	विद्यार्थी कल्याण तथा खेलकुद खर्च	६००,०००.००	२५,३७५.००	५७४,६२५.००	९५.७७%
३४	शैक्षिक सामग्री	१५०,०००.००	-	१५०,०००.००	१००.००%
३५	बीमा खर्च र नविकरण तथा कर	१७५,०००.००	-	१७५,०००.००	१००.००%
३६	पाठ्यक्रम निर्माण तथा परिमार्जन	८५०,०००.००	-	८५०,०००.००	१००.००%
३७	मानव संसाधन विकास खर्च	१,११०,०००.००	-	१,११०,०००.००	१००.००%
३८	सुरक्षा खर्च	५००,०००.००	-	५००,०००.००	१००.००%
३९	गुणुस्तर सुनिश्चितता सम्बन्धि	६००,०००.००	-	६००,०००.००	१००.००%
४०	विश्वविद्यालय-समुदाय विस्तारित कार्यक्रम	१००,०००.००	-	१००,०००.००	१००.००%
४२	परम्परागत ज्ञान र सिप संरक्षण/सम्बर्धन	४००,०००.००	-	४००,०००.००	१००.००%
४३	विविध खर्च	२००,०००.००	४५,७२०.००	१५४,२८०.००	७७.१४%

मध्यपश्चिम विश्वविद्यालय
स्कूल अफ मनेजमेन्ट (मुसोम)
वीरेन्द्रनगर, सुर्खेत
आम्दानी तथा खर्च हिसाब

२०७८ साल आवण ०१ गतेदेखि २०७९ साल आषाढ मसान्तसम्मको

विवरण	अनुसुचि नं.	यस आ.व.	गत आ.व.
आम्दानी हिसाब			
केन्द्रीय कार्यालयबाट निकास		-	
विद्यार्थी आम्दानी	६	२१,२५५,९४४.५०	१८,५७१,९९८.००
परियोजना आम्दानी	७	-	२५,६६४,७६८.६२
अन्य आम्दानी		-	
जम्मा आम्दानी		२१,२५५,९४४.५०	४४,२३६,७६६.६२
खर्च हिसाब			
नियमित बजेट			
पुजीगत खर्च	८	३२५,१७९.००	
संचालन खर्च	९	१९,६८८,४१४.२८	१७,६४२,७६५.५७
जम्मा नियमित बजेट खर्च		२०,०१३,५९३.२८	१७,६४२,७६५.५७
उच्च शिक्षा सुधार परियोजना			
पुजीगत खर्च	१०	६१८,०९१.००	३,५८०,५१७.०४
संचालन खर्च	११	४,७९९,६७७.४८	३,६६४,८८४.७९
जम्मा परियोजना खर्च		५,४१७,७६८.४८	७,२४५,४०१.८३
जम्मा खर्च		२५,४३१,३६१.७६	२४,८८८,१६७.४०
यस वर्षको बचत (न्युन)		(४,१७५,४१७.२६)	१९,३४८,५९५.२२

संगलग्न अनुसुचिहरु १ देखि ११ सम्म वित्तिय विवरणका अभिन्न अंग हुन ।

तयार गर्ने
आन्तरिक लेखापरिक्षक

लेखा प्रमुख



निकाय प्रमुख